



# भोलमल: जैविक मल तथा विषादी

(*Jholmal: Bio-fertilizer and bio-pesticide*)

भोलमल २ बनाउनका लागि ड्रममा गाईवस्तुको पिसाव राख्दै, काभ्रेका महिला कृषकहरु

## दिगो कृषि उत्पादनकालागि जैविक मल तथा विषादी

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड) र वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवम् विकास केन्द्र (सिप्रेड) संगको साझेदारीमा पर्वतीय क्षेत्र समानुकूलनका उपाय (Resilient Mountain Solutions) कार्यक्रम नेपालको काभ्रे पलान्चोक, डडेलधुरा र रसुवा जिल्लाहरूमा कार्यान्वयन भइरहेको छ। यस कार्यक्रमले सरल तथा किफायती प्रविधि र परम्परागत ज्ञानसीपमा आधारित उपायहरूको वैज्ञानिक अनुसन्धान गरी, बदलिंदो जलवायु तथा आर्थिक सामाजिक परिवर्तनको परिस्थितिमा समुदायहरूमा पर्ने जोखिमका असरहरूको न्यूनीकरण गर्नुका साथै अनुकूलनका लागि क्षमता अभिवृद्धि गर्दछ। यस कार्यक्रमको मुख्य उद्देश्य भनेको जलवायु समानुकूलनका सरल तथा किफायती प्रविधि र उपायहरूलाई समुदाय स्तरमा सजिलै अवलम्बन र विस्तार गरी समुदायको अनुकूलन क्षमता अभिवृद्धि गर्नु हो।

विश्वव्यापी औद्योगिकीकरण संगसंगै तीव्ररूपले बढिरहेको जनसङ्ख्या तथा खाद्यपदार्थको उच्च मागले कृषि क्षेत्रमा रासायनिक मल तथा विषादीको प्रयोग व्यापक रूपमा बढेको छ। रासायनिक विषादीको प्रयोगले शत्रुजीव मात्रै नभई विभिन्न प्रकारका मित्रु जीवहरूको पनि नास हुने साथै जैविक विविधता, वातावरण र माटोको उर्वराशक्तिमा समेत हास आइरहेको छ। तसर्थ प्राङ्गारिक खेती प्रणालीको महत्व दिन प्रतिदिन बढ्दै गइरहेको छ। प्राङ्गारिक खेतीमा विषादी, तथा आनुर्वशिक रूप परिवर्तन गरिएको संशोधित जीवहरूको प्रयोग बिना, जैविक क्रियाकलापहरूलाई प्राकृतिक रूपमा नै रहने गरी, स्थानीयस्तरमा उपलब्ध हुने प्राकृतिक स्रोतसाधनको उचित व्यवस्थापन गरी, स्थानीय नश्ल / बीउ बीजनको संरक्षण गर्दै मानव स्वास्थ्यलाई समेत फाइदा हुने गरी कृषि उत्पादन कार्य गरिन्छ। यस कार्यमा जैविक मल तथा विषादी (भोलमल) को महत्वपूर्ण योगदान रहेको छ।



झोलमल ३ बनाउनका लागि काटिएको वनस्पति ड्रममा राख्दै, रसुवाको कृषकहरु

झोलमल घरेलु रूपमा तयार गरिने प्राङ्गारिक मल तथा विषादी हो । यसले विरुवाको लागि आवश्यक पर्ने खाद्य तत्वहरू प्रदान गर्दछ । साथै झोलमलले बालीमा लाग्ने रोग तथा कीराको नियन्त्रण गर्ने हुनाले यसलाई घरेलु जैविक विषादीको रूपमा पनि व्यापक रूपमा प्रयोग गरिन्छ । झोलमल गाउँघरमा पाईने गाईवस्तुको गोबर, पिसाव तथा असुरो, सिस्नु, तितेपाती, नीम र बकैनो जस्ता विभिन्न खालका तितो, पिरो तथा टर्रो स्वादका वनस्पतिहरूबाट तयार गरिन्छ । यसरी विभिन्न तत्वहरूलाई फरक फरक मात्रामा मिसाएर तीन प्रकारका झोलमल अर्थात झोलमल-१, झोलमल-२ र झोलमल-३ बनाउन सकिन्छ । झोलमल १, २ र ३ तयार हुने प्रकृयालाई चाँडो बनाउन तथा लाभदायक सूक्ष्म जिवाणुहरूको मात्रा बढाउनको लागि बजारमा उपलब्ध हुने विभिन्न खालको जैविक झोलहरू पनि मिसाउन सकिन्छ । नेपाली बजारमा यस्ता जैविक झोलहरू ई.एम अथवा जिवातु आदिको नामले उपलब्ध छन् । रसायनिक मल तथा रसायनिक विषादीको सट्टामा विभिन्न प्रकारका झोलमलको प्रयोग गरि रोग तथा कीराको नियन्त्रण गरेर सुरक्षित खाद्य उत्पादन गर्न सकिन्छ, भने बाली उत्पादनको लागत घटनुका साथै वातावरण संरक्षण पनि गर्न सकिन्छ ।

झोलमल बनाउनको लागि सबैभन्दा पहिला गाई वस्तुको पिसाव संकलन गर्नु पर्दछ । गाई वस्तुको पिसाव संकलन गर्नका लागि गोठमा वस्तु बाढ्ने ठाउंमा ढलान गरि वा ढुङ्गाले सोलिङ्ग गरि वस्तुको पिसाव कुलेसोमा बगाई खाडलमा जम्मा गर्नु पर्दछ । यसरी जम्मा गरिएको पिसावलाई घास पानीबाट जोगाउन ढाकेर राख्नु पर्दछ । झोलमल बनाउने सामाग्रिहरु कति परिमाणमा मिसाउने भन्ने कुरा तपाईंसाग उपलब्ध भाडाको क्षमता अनुसार निर्धारण गर्न सकिन्छ ।

चित्र नं १ मा उल्लेखित विवरणमा ५० लिटर क्षमताको ड्रममा झोलमल बनाउने तरिका दिइएको छ । यसबाटे थप जनकारीकालागि सम्बन्धित कृषि प्राविधिकहरूबाट सल्लाह र सुझाव पनि लिन सकिन्छ ।

### झोलमल-१ प्रयोग गर्ने तरिका

झोलमल १ मा विरुवालाई चाहिने मुख्य तथा सुक्ष्म तत्व पाइने हुनाले यसलाई विशेष गरि जैविक मलको रूपमा प्रयोग गरिन्छ । प्रयोग गर्नको लागि झोलमल १ लाई छान्नु पर्दैन । विरुवामा प्रयोग गर्दा सामान्यतया १ भाग झोलमल-१ मा ३ भाग पानी

मिसाउनु पर्दछ । तर कलिलो विरुवा तथा सागपातका लागि १ भाग झोलमल-१ मा ५ भाग पानी मिसाउनु पर्दछ ।


झोलमल-१ लाई विरुवाको फेद वरिपरि माटोमा प्रयोग गर्नुपर्दछ । यसले विरुवालाई पोषण तत्व प्रदान गर्नका साथै माटोमा रहेका रोग कीराको समेत नियन्त्रण गर्दछ । झोलमल १ विरुवा रोपेपछि १५/१५ दिनको फरकमा ४ देखि ५ पटक प्रयोग गर्नु पर्दछ ।

### झोलमल-२ प्रयोग गर्ने तरिका

झोलमल-२ मा गाईवस्तुको पिसाव भएको हुनाले यसलाई विशेष गरि रोग कीरा नियन्त्रण गर्नको लागि जैविक विषादीको रूपमा प्रयोग गरिन्छ । गाईवस्तुको पिसाव र पानीको मिश्रण मात्र भएको हुनाले प्रयोग गर्नको लागि छान्नु पर्दैन । विरुवामा प्रयोग गर्दा सामान्यतया १ भाग झोलमल-२ मा ३ भाग पानी मिसाउनु पर्दछ । तर कलिलो विरुवा तथा सागपातका लागि १ भागमा ५ भाग पानी मिसाउनु पर्दछ । झोलमल-२ को मिश्रणलाई विषादी छर्ने ट्याङ्गि द्वारा विरुवाको पात र डाँठ राम्ररी भिज्ने गरी छर्कनु पर्दछ । विरुवामा लाग्ने किरालाई गाईवस्तुको पिसावको गन्ध र स्वाद मन नपर्ने हुनाले यसले रोग कीरा नियन्त्रण गर्नको लागि महत गर्दछ । झोलमल-२ विरुवा रोपेको १ हप्ता पछि ७/७ दिनको फरकमा रोग किराको प्रकोप हेरी आवश्यकता अनुसार प्रयोग गर्नु पर्दछ ।

### झोलमल-३ प्रयोग गर्ने तरिका

झोलमल-३ ले मुख्यतया बोट विरुवालाई हानी नोक्सानी पुरचाउने विभिन्न खाले कीरा र रोग नियन्त्रण गर्दछ र विरुवालाई पोषण तत्व पनि प्रदान गर्दछ । लेदोको रूपमा रहेको झोलमल-३ को मिश्रणलाई मसिनो कपडाले छान्नुपर्दछ । छान्निएको झोलको १ भागमा ३ भाग पानी मिसाई विषादी छर्ने ट्याङ्गि द्वारा विरुवाको पात र डाँठ राम्ररी भिज्ने गरि छर्कनु पर्दछ । तर विरुवा कलिलो भएमा १ भागमा ५ भाग पानी मिसाई प्रयोग गर्नुपर्दछ । झोलमल-३ विरुवा रोपेको १ हप्ता पछि ७/७ दिनको फरकमा रोग किराको प्रकोप हेरी आवश्यकता अनुसार प्रयोग गर्नु पर्दछ ।


**भोलमल १**

तयार हुन लाग्ने अवधि : १५ दिन  
(१५° देखि ३०° सेलिसयस तापकम्मा)

**भोलमल १ तयार भएको संकेत :**  
गहुत र गोबरको गान्ध हराउदै जान्छ,  
भोलको माथि हरियो रङ देखिन्छ ।



फिल्टर/ छान्ने आवश्यकता :  
यसलाई छान्नु पर्दैन ।

**भोलमल २**

तयार हुन लाग्ने अवधि : १५ दिन  
(१५° देखि ३०° सेलिसयस तापकम्मा)

**भोलमल २ तयार भएको संकेत :**  
गहुतको गान्ध हराउदै जान्छ, भोलको  
माथि हरियो रङ देखिन्छ ।



फिल्टर/ छान्ने आवश्यकता :  
यसलाई छान्नु पर्दैन ।

**भोलमल ३**

तयार हुन लाग्ने अवधि : २१ देखि ३० दिन  
(१५° देखि ३०° सेलिसयस तापकम्मा)



**भोलमल ३ तयार भएको संकेत :**  
वनस्पतीका भागहरु कुहिसक्ने  
भएकाले एकदम कडा गान्ध आउँछ ।

फिल्टर/ छान्ने आवश्यकता : यसलाई  
मसिनो कपडाले छानेर वनस्पतीका  
भागहरु छुट्टाउनु पर्दैछ ।

## भोलमल प्रयोगको प्रभावकारीता

कान्डे र डडेल्युरा जिल्लामा करेला बालीमा गरिएको अनुसन्धान अनुसार कन्ट्रोल गरा (जस्ता कुनै भोलमल प्रयोग गरिएको छैन) र ट्रिटमेन्ट गरामा (जस्ता भोलमल प्रयोग गरिएको छ) उत्पादन फरक देखिएको छ । १५-१५ दिनको फरकमा भोलमल-१ बोटको वरिपरि प्रयोग गर्दा कन्ट्रोल गराको तुलनामा ३१.६५ प्रतिशतले बालीको उत्पादनमा वृद्धि भएको पाइएको छ । भोलमल २ र ३ प्रयोग भएका करेला बालीमा गरिएको अनुसन्धानमा ७-७ दिनको फरकमा भोलमल २ वा ३ बोटको पातहरू भिज्ने गरि प्रयोग गर्दा कन्ट्रोल गराको तुलनामा भोलमल -२ प्रयोग गरेको गरामा २०.६२ प्रतिशतले तथा भोलमल-३ प्रयोग गरेको गरामा ३५.४ प्रतिशतले बालीको उत्पादन बढेको पाइएको छ ।

कन्ट्रोल गराको तुलनामा भोलमल २ र भोलमल ३ प्रयोग भएका गरामा किराको प्रकोप समेत कम भएको पाइएको छ । भोलमल २ प्रयोग गरेको गरामा भन्दा भोलमल ३ प्रयोग गरेको गरामा किराको प्रकोप ११.९४ प्रतिशतले कम रहेको पाइएको छ ।

## भोलमल ३ बनाउन प्रयोग हुने वनस्पतीहरू

क्र.स	वैज्ञानिक नाम	अङ्ग्रेजी नाम	नेपाली नाम	प्रयोग हुने भाग
१	<i>Artemisia vulgaris</i>	Mugwort	तितेपाती	पात र डाँठ
२	<i>Justicia adhatoda</i>	Malabar nut	असुरो	पात
३	<i>Urtica dioica</i>	Stinging nettle	सिस्नो	पात र डाँठ
४	<i>Melia azedarach</i>	Persian lilac	बैक्नो	पात र फल
५	<i>Azadirachta indica</i>	Indian lilac	नीम	पात र फल
६	<i>Agave americana</i>	Century plant	केन्तुकी	पात र डाँठ
७	<i>Chromolaena odorata</i>	Siam weed	वनमारा	पात र डाँठ
८	<i>Lantana camara</i>	Wild sage	वनमारा	पात र फूल
९	<i>Prunus persica</i>	Peach	आरु	पात
१०	<i>Zanthoxylum simulans</i>	Sichuan pepper	टिमुर	फल
११	<i>Tagetes patula</i>	Marigold	सयपरी	पात र डाँठ
१२	<i>Sapium insigne</i>	Tallow tree	खिरो	पात
१३	<i>Zingiber officinale</i>	Ginger	अदुवा	पात र गाना
१४	<i>Allium cepa</i>	Onion	प्याज	पात र गाना
१५	<i>Capsicum annuum</i>	Chilli	खुर्सानी	फल
१६	<i>Allium sativum</i>	Garlic	लसुन	पात र गाना
१७	<i>Carica papaya</i>	Papaya	मेवा	पात
१८	<i>Sambucus javanica</i>	Elderberry	करिका/जाली फुल	पात
१९	<i>Acorus calamus</i>	Sweet flag	बोजो	पात र गाना

## थप जानकारीकालागि

### वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार एवं विकास केन्द्र (सिप्रेड)

पोष्ट बक्स नं ५७५२, काठमाडौं

फोन नं (९७७-१) -५९८४२७२, -५९८४२४२ | फ्याक्स नं (९७७-१) -५९८४९६५

ईमेल [contact@ceapred.org.np](mailto:contact@ceapred.org.np)



भोलमल प्रयोग नगरिएको कन्ट्रोल गराको करेला टिप्पै, कान्डेका महिला कृषक